



चिचिला गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
शिक्षा, युवा तथा खेलकुद शाखा (चिचिला स्रोतकेन्द्र)
चिचिला, संखुवासभा
१ नं. प्रदेश, नेपाल ।

करार सेवामा शिक्षक पदपूर्ति गर्ने सम्बन्धी सूचना

(प्रथम पटक सूचना प्रकाशन मिति: २०७५/०४/३१)

चिचिला गाउँ कार्यपालिकाबाट विद्यालय शिक्षक व्यवस्थापन तथा अस्थायी शिक्षक छनौट कार्यविधि, २०७५ पारित भई सोही कार्यविधि बमोजिम चिचिला गाउँपालिकाबाट आ.व. २०७५/०७६ मा अनुमोदित वार्षिक नीति, कार्यक्रम तथा बजेट अनुरूप चिचिला गाउँपालिका क्षेत्रमा रहेका विभिन्न विद्यालयहरूमा करार सेवामा देहायका शिक्षकहरूको पदपूर्ति गर्न ईच्छुक आवेदकहरूलाई दरखास्त दिन प्रकाशित गरिएको छ । दरखास्त फाराम यस कार्यालयको वेबसाइट www.chichilamun.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ । म्याद नाघी प्राप्त हुन आएका दरखास्त उपर कुनै कारवाही हुने छैन ।

क्र.स.	विज्ञापन नं.	पद	पद सङ्ख्या	विषय	आवश्यक योग्यता	कैफियत
१	१०१-०७५/७६	मा.शि.	३	नेपाली	स्नातक तह वा सो सरह उत्तीर्ण	मा.शि.
२	१०२-०७५/७६	मा.शि.	१	अंग्रेजी	स्नातक तह वा सो सरह उत्तीर्ण	मा.शि.
३	१०३-०७५/७६	मा.शि.	२	गणित तथा विज्ञान	स्नातक तह वा सो सरह उत्तीर्ण	मा.शि.
४	१०४-०७५/७६	मा.शि.	३	सामाजिक अध्ययन	स्नातक तह वा सो सरह उत्तीर्ण	मा.शि.
५	२०१-०७५/७६	नि.मा.शि.	४	नेपाली	प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण	आ.वि. (६-८)
६	२०२-०७५/७६	नि.मा.शि.	३	अंग्रेजी	प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण	आ.वि. (६-८)
७	२०३-०७५/७६	नि.मा.शि.	३	गणित तथा विज्ञान	प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण	आ.वि. (६-८)
८	२०४-०७५/७६	नि.मा.शि.	८	कम्प्युटर विज्ञान	प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण	आ.वि. (६-८)
९	३०१-०७५/७६	प्रा.शि.	२		प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण	आ.वि. (१-५)

परीक्षाको किसिम:

लिखित, कम्प्युटर प्रयोगात्मक र अन्तर्वार्ता

परीक्षा केन्द्र:

चिचिला गाउँ कार्यपालिकाको कार्यालय, चिचिला

आवश्यक न्यूनतम योग्यता:

सम्बन्धित विषयमा तोकिएको शैक्षिक योग्यता उत्तीर्ण भएको नेपाली नागरिक हुनुपर्नेछ । कम्प्युटर विज्ञान र गणित तथा विज्ञान विषयको हकमा बाहेक अध्यापन अनुमति पत्र अनिवार्य गरिएको छ । कम्प्युटर विज्ञान शिक्षककमा आवेदन दिने उम्मेदवार सम्बन्धित विषयमा तोकिएको शैक्षिक योग्यता प्राप्त नगरेको भएतापनि मान्यताप्राप्त संस्थाबाट कम्तीमा छ महिने कम्प्युटर फण्डामेण्टलस्, विण्डोज, अफिस प्याकेज, हार्डवेयर एण्ड नेटवर्किङ, डाटाबेस, प्रोग्रामिङ सम्बन्धी कम्प्युटर तालिम लिएकोलाई उम्मेदवारी दिन बाधा परेको मानिने छैन । नेपाल बाहिर अध्ययन गरेका उम्मेदवारहरूले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्रमाणित गरेको कागजातका साथ शैक्षिक प्रमाणपत्रहरू पेश गर्नुपर्नेछ ।

दरखास्तको माध्यम:

ईच्छुक आवेदकले उपर्युक्त बमोजिमको परीक्षा दस्तुर रकम तोकिएको मितिमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, व्यक्तिगत विवरण, आफूले प्राप्त गरेको प्रमाणपत्रहरू, नेपाली नागरिकताको प्रमाणपत्र तथा अध्यापन अनुमति पत्र आदिको स्वयं प्रमाणित प्रतिलिपिहरू साथ राखी रीतपूर्वकको आवेदन फाराम भरी यस कार्यालयमा उपस्थित भई आवेदन दिनुपर्नेछ ।

उम्मेदवारको उमेर हदः	दरखास्त दिने अन्तिम मितिसम्ममा मा.वि. शिक्षकको हकमा २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको तथा आ.वि. शिक्षकको हकमा १८ वर्ष पुरा भई ४० ननाघेको हुनुपर्नेछ ।
दरखास्त दिने अन्तिम मितिः	२०७५/०५/१४ सम्म सो दिन सार्वजनिक विदा परेमा सो को भोलिपल्ट वा कार्यालय खुलेको पहिलो दिन ।
दरखास्त दस्तुरः	माध्यमिक तह शिक्षकको लागि रु. १०००.०० (एक हजार रुपैयाँ मात्र), आ.वि. (६-८) को लागि रु. ७००.०० (अक्षरूपी सात सय रुपैयाँ मात्र) र आ.वि. (१-५) को लागि रु. ५००.०० (अक्षरूपी पाँच सय रुपैयाँ मात्र)
दरखास्त बुझाउने स्थानः	चिचिला गाउँ कार्यपालिकाको कार्यालय, चिचिला ।
आवेदन स्वीकृति प्रकाशनः	२०७५/०५/१५ गते शुक्रबार ।
लिखित परीक्षा मितिः	आवेदन स्वीकृति प्रकाशनका दिन सूचना प्रकाशन गरिनेछ ।
अन्तर्वार्ता मितिः	लिखित परीक्षाको नतिजा प्रकाशन हुँदाका बखत सूचना प्रकाशन गरिनेछ ।
तलबः	प्रचलित कानून बमोजिम हुनेछ ।
परीक्षा पाठ्यक्रमः	शिक्षक सेवा आयोगको प्रचलित मापदण्ड बमोजिम हुनेछ ।
पुनश्चः	थप जानकारीको लागि ९७४१४३२५२२ (गाउँपालिका अध्यक्ष), ९७५२००६७६५ (प्रमुख प्रशासकीय अधिकृत), ९७४२०१०३१२(स्रोत व्यक्ति) मा सम्पर्क गर्न सक्नुहुनेछ ।